



पूर्वखोला राजपत्र

पूर्वखोला गाउँपालिकाकाद्वारा प्रकाशित

खण्ड १) पूर्वखोला, फागुन २८ गते, २०७४ साल (संख्या २)

भाग : १

पूर्वखोला गाउँपालिका

स्थानीय सरकार संचालन ऐन, २०७४ को दफा १०२ उपदफा(१) बमोजिम पूर्वखोला गाउँपालिकाको गाउँसभाले बनाएको तल लेखिएबमोजिमको ऐन सर्वसाधारणको जानकारीको लागि प्रकाशन गरिएको छ।

संवत् २०७४ सालको ऐन नं. २

ऐनको नाम: पूर्वखोला गाउँपालिकाको केही कानून तर्जुमा र व्यवस्थापन गर्न बनेको ऐन, २०७४

प्रस्तावना:

नेपालको संविधान, २०७४ को अनुसूची-८ मा स्थानीय तहलाई दिइएका अधिकारहरूको कार्यान्वयनका लागि संघीय तथा प्रादेशिक कानूनहरू व्यवस्थित भइनसकेको सन्दर्भमा पूर्वखोला गाउँपालिकामा केहि आवश्यक कानून तर्जुमा गरी लागू गर्न बाञ्छनीय भएकोले स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा १०२ को उपदफा (१) बमोजिम पूर्वखोला गाउँपालिकाको गाउँसभाले यो ऐन बनाएको छ ।

परिच्छेद १

प्रारम्भिक

१. संक्षिप्त नाम, विस्तार र प्रारम्भ: (१) यो ऐनको नाम “पूर्वखोला गाउँपालिकाको केही कानून तर्जुमा र व्यवस्थापन गर्न बनेको ऐन, २०७४” रहेको छ।

(२) यो ऐन तुरुन्त प्रारम्भ हुनेछ ।

२. परिभाषा: बिषय वा प्रसङ्गले अर्को अर्थ नलागेमा यस ऐनमा,

(क) "गाउँसभा" भन्नाले पूर्वखोला गाउँपालिकाको गाउँसभा सम्झनु पर्छ ।

(ख) "गाउँपालिका" भन्नाले पूर्वखोला गाउँ गाउँपालिका सम्झनु पर्छ ।

- (ग) "गाउँ कार्यपालिका" भन्नाले पूर्वखोला गाउँपालिकाको गाउँ कारपालिका सम्झनुपर्छ ।
(घ) "केही आवश्यक कानून" भन्नाले गाउँपालिकाबाट तर्जुमा हुने केही आवश्यक कानूनलाई सम्झनु पर्छ ।

परिच्छेद २

आवश्यक कानून तर्जुमासम्बन्धी व्यवस्था

३. गाउँपालिकाले आवश्यक कानून तर्जुमा गर्न सक्ने:

(१) नेपालको संविधानले स्थानीय तहलाई दिइएका अधिकारहरू कार्यान्वयनको सन्दर्भमा संघीय तथा प्रादेशिक कानूनहरू व्यवस्थित नहुँदासम्म गाउँपालिकाले ती अधिकारहरू कार्यान्वयनका लागि आवश्यक कानून तर्जुमा गर्न सक्नेछ ।

(२) उपदफा (१) बमोजिम आवश्यक कानून तर्जुमा गर्दा ऐनको हकमा गाउँसभाबाट र नियम, निर्देशिका, कार्यविधिको कहमा गाउँ कार्यपालिकाले तर्जुमा गरी लागु गर्न सक्नेछ ।

४. निर्देशिका, कार्यविधि र मापदण्ड बनाउन सक्ने:

गाउँ कार्यपालिकाले दफा ३(१) को मान्यतामा प्रतिकुल नहुने गरी संविधानद्वारा आफुलाई प्रदत्त अधिकारहरूको कार्यान्वयनको लागि आवश्यक नियम, निर्देशिका तथा कार्यविधि तर्जुमा गरी लागु गर्न सक्नेछ ।

प्रमाणिकरण मिति : २०७४ फागुन २८ गते

आज्ञाले
(हरिप्रसाद पौडेल)
प्रमुख प्रशासकीय अधिकृत